



नेपाल सरकार

कृषि तथा पशुपन्ध्री विकास मन्त्रालय  
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  
परियोजना कार्यान्वयन एकाइ

रामेछाप  
परियोजना कार्यान्वयन एकाइ

फोन नं.: -०१८-५४०५६२  
web:-pluramechhap.pmaamp.gov.np  
pmamp.piu.ramechhap@gmail.com

प.सं.-२०८१/०८२

च.नं.- २३६

मिति:- २०८१/१०/२५

ने.सं. ११४५ सिलाथ्व १०, शुक्रबार

विषय:- सूचना पठाईएको बारे ।

श्री राष्ट्रिय सूचना आयोग  
काठमाडौं ।

उपर्युक्त विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०८४ को दफा ५ (३) र नियमावलीको नियम ३ बमोजिम यस एकाइको आ.व. २०८१/०८२ को दोस्रो त्रैमासिक अवधिको सार्वजनिक गरिएको सूचनाको विवरण यसै पत्रसाथ संलग्न राखि पठाईएको व्यहोरा अनुरोध छ ।

*२०८१/१०/२५*  
थीरलाल गैहेरलाल शुक्र  
*दिन.व.कृ.अ.*

निमित्त वरिष्ठ कृषि अधिकृत

### बोधार्थ

श्री जिल्ला समन्वय समितिको कार्यालय

मन्थली, रामेछाप

श्री जिल्ला प्रशासन कार्यालय

मन्थली, रामेछाप

०१८ कृषि प्रशासन थारा।



नेपाल सरकार

कृषि तथा पशुपन्थी विकास मन्त्रालय  
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  
परियोजना कार्यान्वयन एकाइ  
रामेछाप

\_\_\_\_\_

स्वतः: प्रकाशन  
२०८१ माघ

सूचनाको हक सम्बन्धी ऐन, २०८४ को दफा ५ (३) तथा सूचनाको हक सम्बन्धी नियमावली,  
२०८५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको

फोन:-०१८-५४०५६२

ईमेल:-[pmamp.piuramechhap@gmail.com](mailto:pmamp.piuramechhap@gmail.com)

वेबसाइट:-[piuramechhap.pmamp.gov.np](http://piuramechhap.pmamp.gov.np)

१०७  
संसदीय  
संसदीय  
संसदीय  
संसदीय

१


संसदीय  
संसदीय  
संसदीय  
संसदीय

Signature


सूचनाको हक सम्बन्धी ऐन, २०८४, को दफा ५ (३) र नियमावलीको  
 नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण  
 सूचना सार्वजनिक गरेको अवधि: २०८१ कार्तिक देखि २०८१ पोष मसान्तसम्म ।

### १. निकायको स्वरूप र प्रकृति

निर्वाहमुखी कृषि क्षेत्रलाई व्यावसायिक प्रतिस्पर्धी र सम्मानजनक व्यवसायको रूपमा विकास गरी रोजगारीको अवसर सिर्जना र देशको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनु आजको आवश्यकता हो । कृषि पेशालाई व्यावसायिक र औद्योगिकीकरणमा रुपान्तरित गर्दै गरिबी न्युनिकरणको राष्ट्रिय लक्ष्य पुरा गर्नका लागि सबै क्षेत्रले जोड दिनुपर्ने देखिन्छ । खाधान्न र उच्चमूल्य पर्ने नगदे बालीहरुको क्षेत्रफल उत्पादन र उत्पादकत्व आवश्यकता अनुरूप बृद्धि हुन नसक्नुले कृषि वस्तुहरुको आयातमा दिनानुदिन बढोत्तरी हुँदै गईरहेको र निर्यातको आयतन खुम्च्चै जाँदा देशको कुल व्यापार घाटा असन्तुलित रूपमा बढी रहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषि उत्पादनको लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था गर्ने बाली बस्तु उत्पादनमा यान्त्रिकरण गर्ने प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था मिलाउने देशका विभिन्न क्षेत्रहरुलाई विशिष्टिकृत बालीहरुको लागि विशिष्टिकृत क्षेत्र तोकी बालीको व्यवसायीकरण विविधीकरण र आधुनिकीकरण मार्फत आर्थिक विकास गर्ने उद्देश्यका साथ देशका ७७ वटै जिल्ला, ७ वटा प्रदेश र ७५३ वटै स्थानिय तहहरुमा संघीय सरकार अन्तर्गत जोन/सुपरजोन विकास कार्यक्रम, प्रदेश सरकार अन्तर्गत ब्लक विकास कार्यक्रम र स्थानीय तह अन्तर्गत पकेट विकास कार्यक्रम सञ्चालनमा रहेकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मन्थली, रामेछाप आ.व. २०७६/०७७ मा स्थापना भई रामेछाप जिल्लाका विभिन्न क्षेत्रहरुमा जुनार/आलु/बाखा जोन विकास कार्यक्रमहरु सक्रिय रूपमा कार्यान्वयनमा रहेको छ । त्यसैगरि परियोजना कार्यान्वयन एकाइ, दोलखा अन्तर्गत आ.व. २०७५/०७६ बाट सञ्चालित किएकी जोन र आ.व. २०७८/०७९ बाट सञ्चालित आलु जोन आ.व. २०८०/८१ बाट परियोजना कार्यान्वयन एकाइ, रामेछापमा गाभी भई कार्यक्षेत्र रामेछाप र दोलखा हुने गरि सञ्चालनमा आएका छन् । जुनार जोन क्षेत्र रामेछाप नगरपालिका वडा नं. १,२,४,५,६,७,८ र मन्थली नगरपालिका वडा नं. ५, सुनारपाली कार्यक्षेत्र थप भई ४,५,६,९,१३ र १४ लाई कायम गरिएको छ । आलु जोन रामेछापको कार्यक्षेत्रमा उमाकुण्ड गाउँपालिका वडा नं. १,२,३,४,५,६ र ७ र गोकुलगांगा गाउँपालिका वडा नं. १,२,३,४,५ र ६ वडाहरु पर्दछन् । बाखा जोनको कार्यक्षेत्र मन्थली नगरपालिका वडा नं. ५ कार्यक्षेत्र थप भई १,२,३,७,८,९,१०,११,१२ र १३ खाँडादेवी गाउँपालिका वडा नं. १,२,३,४,५,६,७,८ र ९ र सुनापति गाउँपालिका वडा नं. १,२,३,४ र ५ पर्दछन् । किएकी जोन दोलखाको कार्यक्षेत्रमा भिमेश्वर नगरपालिका वडा नं. १,६,७,८ र ९, जिरी नगरपालिका वडा नं. २,४,६ र ७, कालिञ्चोक गाउँपालिका वडा नं. ६ र ९, विगु गाउँपालिका ३ र ४, गौरीशंकर गाउँपालिका १, ३ र ४, शैलुड गाउँपालिका ३, ४, ५,६,७ र ८ वडाहरुमा कार्यक्षेत्र रहेका छन् । आलु जोन दोलखाको कार्यक्षेत्रमा भिमेश्वर नगरपालिका वडा नं. ९ र शैलुड गाउँपालिका वडा नं. १,३,६ र ८ वडाहरु पर्दछन् । यस एकाइको कार्यालय मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा रहेको छ । कार्यक्रमलाई लक्षित कृषकस्तर सम्म पुर्याउनका लागि सहजीकरणका लागि जोन अन्तर्गत अगुवा कृषकहरुको ९ सदस्यीय जोन सञ्चालन समन्वय समिति रहेको छ ।

  
बिहिरा ब्रह्म  
कृषि उत्तिकरण

२

  
२०८१/८२  
प्रियाकरण  
दिन.व.कृ.ज.

जुनार जोन सञ्चालन समन्वय समिति, रामेछापका पदाधिकारी ज्यूहरुको विवरण:-

क्र.सं.	नामथर	ठेगाना	पद	सम्पर्क
१.	गुज्ज बहादुर कार्की	रामेछाप नगरपालिका-०७, सुकाजोर	संयोजक	९८५१०७५०३८
२.	पदम बहादुर लामा	रामेछाप नगरपालिका-०६, ओखेनी	उपसंयोजक	९८४४२०४८७०
३.	कैलाश चौहान	मन्थली नगरपालिका-१३, फुलासी	सचिव	९८४८८२७४९५
४.	चिना कुमार तामाड	मन्थली नगरपालिका-१४, फुलासी	सह-सचिव	९८६९३४७९९४
५.	ढाल विक्रम कार्की	रामेछाप नगरपालिका-७, सुकाजोर	सदस्य	९८४०२३२८२३
६.	दिपक कुमार खत्री	मन्थली नगरपालिका-०४, सालु	सदस्य	९८६९६१८०९५
७.	तारादेवी गुर्मध्दाने मगर	रामेछाप नगरपालिका-०४, हिमगंगा	सदस्य	९७६६४७९२९८
८.	सपना तामाड मगर	रामेछाप नगरपालिका-०२, देउराली	सदस्य	९८४१४२४०६०
९.	प्रेम कुमारी तामाड	रामेछाप नगरपालिका-०६, ओखेनी	सदस्य	९७४१०६०७९६

आलु जोन सञ्चालन समन्वय समिति, रामेछापका पदाधिकारी ज्यूहरुको विवरण:-

क्र.सं.	पदाधिकारीको नाम, थर	पद	ठेगाना	सम्पर्क नम्बर	कै.
१	श्री हिरालाल श्रेष्ठ	संयोजक	उमाकुण्ड गाउँपालिका-६, गुसेश्वर, रामेछाप	9854043114	
२	श्री दोर्जी शेर्पा	उप-संयोजक	गोकुलगंगा गाउँपालिका-१, चुचुरे, रामेछाप	9761646608	
३	श्री पोष बहादुर तामाड	सचिव	गोकुलगंगा गाउँपालिका-३, रस्नालु, रामेछाप	9861046728	
४	श्री सानु श्रेष्ठ	सह-सचिव	उमाकुण्ड गाउँपालिका-४, प्रिती, रामेछाप	9860389312	
५	श्री लालकुमारी तामाड	सदस्य	गोकुलगंगा गाउँपालिका-३, रस्नालु, रामेछाप	9843103683	
६	श्री जय कुमारी सुनुवार	सदस्य	गोकुलगंगा गाउँपालिका-३, रस्नालु, रामेछाप	9862404644	
७	श्री सुनिला श्रेष्ठ	सदस्य	उमाकुण्ड गाउँपालिका-७, भुजी, रामेछाप	9860578670	
८	श्री शंकर कुमार कार्की	सदस्य	गोकुलगंगा गाउँपालिका-२, ठोसे, रामेछाप	9861395490	
९	श्री फुराडिमा शेर्पा	सदस्य	उमाकुण्ड गाउँपालिका-२, बाम्ती, रामेछाप	9844009922	

विविहार क्रम  
कृति उपाधिकारी

३

५०८  
२०८१/११२८  
पिरलाल शेर्पा  
हि.ब.क.ज

बाला जोन सचालन समन्वय समिति, रामेश्वरपका पदाधिकारी जयूहरुको विवरण:-

क्र.सं.	नामथर	ठेगाना	पद	सम्पर्क
१.	ओमकार अधिकारी	मन्थली नगरपालिका-१३,फुलासी	संयोजक	९८५९०६७७४४
२.	जयराम घिसिड	खौडादेवी गाउँपालिका-०६,माकाठुम	उपसंयोजक	९८५९९२७५५९६
३.	के डि श्रेष्ठ	सुनापति गाउँपालिका-०५,खनियापानी	सचिव	९८५९९०७९२
४.	राम बहादुर तामाङ	सुनापति गाउँपालिका -३,हिलेदेवी	सह-सचिव	९८६४६७५६५१
५.	शान्ता भुजेल	मन्थली नगरपालिका-१,मन्थली	सदस्य	९८४४२६४२५०
६.	लक्ष्मी कार्की	खौडादेवी गाउँपालिका-०५,पकरवास	सदस्य	९८४९९८७८२९
७.	साधुराम दुंगेल	मन्थली नगरपालिका-१,मन्थली	सदस्य	९८४९८९६८८४
८.	भक्त बहादुर मानन्धर	खौडादेवी गाउँपालिका-०४,पकरवास	सदस्य	९८६६८२२२४१
९.	इन्द्र माया श्रेष्ठ	सुनापति गाउँपालिका-०२,दिमिपोखरी	सदस्य	९८६४००५२८०

किवी जोन सचालन समन्वय समिति, दोलखाका पदाधिकारी जयूहरुको विवरण

क्र.सं.	पदाधिकारीको नाम,थर	ठेगाना	पद	सम्पर्क नं.
१	नारायण बस्नेत	भीमेश्वर न.पा.-८	संयोजक	९८४९५२६२३९
२	हरि ब. कार्की	शैलुड गा.पा.-३	सदस्य	९८५९०३३७५५
३	किरण ब. खड्का	जिरी न.पम.-७	सदस्य	९८४४४०६५११
४	मेनुका घिसिड	शैलुड गा.पा.-३	सदस्य	९८४५८७२४५७
५	पासाङ तेन्जी शेर्पा	जिरी न.पा.-२	सदस्य	९८४३२३१२६०
६	सरस्वती शिवाकोटी	भीमेश्वर न.पा.-१	सदस्य	९८२३५४०९५६
७	तिर्थ ब. खड्का	विगु गा.पा.-४	सदस्य	९८४३९८९७०
८	लाक्पा छेकी शेर्पा	गौरीशंकर गा.पा.-४	सदस्य	९८४२४५९२४४
९	छत्र ब. भण्डारी	कालिशोक गा.पा.-९	सदस्य	९८४४००४८७८

विविसा ब्रह्म  
कृषि उद्योगकूट

४

५०११८  
२०८९१९७१८  
पिरलाल जैह  
क्ष.व.कृ.ज

आलू जोन सञ्चालन समन्वय समिति, दोलखाका पदाधिकारी जयहुरुको विवरणः-

क्र.सं.	नाम घर	ठेगाना	पद	सम्पर्क नं.	कैफियत
१	श्री जीत ब.खड़का	शैलुड गा.पा.-३	संयोजक	९८४४९५०६२३	
२	श्री राम ब.लामा	शैलुड गा.पा.-१	सदस्य	९८५१०६२७७९	
३	श्री कर्ण ब.तामाड	शैलुड गा.पा.-१	सदस्य	९८६४५९६१३१	
४	श्री लक्ष्मी डोलमा तामाड	शैलुड गा.पा.-३	सदस्य	९८४४४२७०२०	
५	श्री मुना गुरुड	शैलुड गा.पा.-६	सदस्य	९८४१४४७१५२	
६	श्री मोहन तामाड	शैलुड गा.पा.-६	सदस्य	९८४३६६४३९८	
७	श्री हिरालाल श्रेष्ठ	शैलुड गा.पा.-८	सदस्य	९८४७७७७७२८४	
८	श्री चरि तामाड	भीमेश्वर न.पा.-९	सदस्य	९८४४००२३१३	
९	श्री जीत ब.खत्री	भीमेश्वर न.पा.-९	सदस्य	९८४४५५४१५६	

## २. निकायको काम, कर्तव्य र अधिकार

- कृषक समूह, कृषि सहकारी, कृषि फर्म तथा उपभोक्ता समूहहरूलाई सम्बन्धित जोनमा सुचिकृत गर्ने ।
  - परियोजनाको कार्यक्रम संचालनको लागि जोन संचालन समन्वय समिति गठन गर्न सहजीकरण गर्ने ।
  - जोन संचालन समन्वय समितिसँग समन्वय गरी बार्षिक तथा बहुवर्षिय योजना तर्जुमा गर्ने ।
  - जोन संचालन समन्वय समितिसँग समन्वय गरी चालु तथा पूँजिगत अनुदानका कार्यक्रमहरु संचालनका लागि अनुदानग्राही कृषकहरूको मापदण्ड तयार गरी उक्त कार्यक्रमहरु संचालन गर्ने ।
  - जोन क्षेत्रमा रहेका र जोन कार्यक्रममा आवद्ध भएका जुनार/आलु/बाखा व्यवसायी, कृषक समूह/कृषि सहकारी/कृषि फर्म/कृषि उद्धमी तथा अगुवा कृषकहरूको तथ्याङ्क अधावधिक गर्ने ।
  - जोन क्षेत्रको जुनार/आलु/किवी/बाखाको(संख्या)क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व, लाभ/लागत अवस्था, आयात निर्यातको अवस्था, रासायनिक मल तथा जैविकमल, रासायनिक विषादी तथा जैविक विषादी खपत, कृषि यान्त्रीकरण तथा बाली उत्पादनोपरान्त क्षति तथा प्रयोगको अवस्था लगायतका तथ्याङ्क तथा विवरणहरु अधावधिक गर्ने ।
  - जुनार/आलु/किवी/बाखा खेती विस्तारको लागि तालिम, गोष्ठि, मेला महोत्सव, प्रविधि प्रदर्शनी र भ्रमण कार्यक्रमहरु संचालन गर्ने ।
  - जुनार/किवी/आलु खेतीको विस्तारका लागि बाली संरक्षण सेवा, माटो परिक्षण सेवा साथै अन्य आवश्यक प्राविधिक सहयोग पुर्याउने ।
  - जुनार/किवी /आलु/बाखा खेतीका आधुनिक प्रविधिहरु कृषक समक्ष पुर्याउने ।
  - जोन अन्तर्गतका बालीमा कृषि यान्त्रीकरण विस्तारको लागि कृषक समूह/कृषि सहकारी/कृषि फर्म तथा कृषि उद्धमीहरूलाई कस्टम हायरीड सेन्टर स्थापना तथा संचालनका लागि सहयोग गर्ने ।
  - जुनार/किवी /आलु/बाखा खेतीमा व्यवस्थित बजारीकरणको लागि कृषक समूह/कृषि सहकारी/कृषि फर्म तथा कृषि उद्धमीहरूलाई संकलन केन्द्र, चिस्यान गृह तथा दुवानी साधन खरिदको लागि सहयोग गर्ने ।

  
विनायक  
बाबू अमेड़क

4

८०९१९७२८  
पिरलाल शर्मा  
त्रिब. व. कृष्ण

- > जुनार/किवी/आलु/बाखा खेती सिंचाईको विस्तारको लागि साना तथा मझौला सिंचाईका पुर्वाधार निर्माणमा सहयोग गर्ने ।
- > जुनार/किवी /आलु/बाखा खेतीको बजारीकरणको लागि कृषक र व्यापारी तथा सरोकारवालाहरु सँग समन्वय गर्ने ।
- > जुनार/किवी /आलु/बाखा खेतीको लागि गुणस्तरीय उन्नत बीज, मर्ल, नश्त तथा अन्य कृषि सामग्रीको सहज आपूर्ति तथा वितरणको लागि सरकारी तथा निजी क्षेत्रहरुसँग समन्वय गर्ने ।
- > जोन अन्तर्गतका बाली तथा पशु वस्तुहरुको स्रोत केन्द्र स्थापना गर्न सहयोग गर्ने ।
- > पशु पालन, पशु दुवानी, र पशु बध लगायतका कृयाकलापहरुलाई वैज्ञानिक र व्यवस्थित गर्न सहयोग गर्ने ।
- > जोन विकासका लागि तय भएका नीति तथा कार्यकमहरुको कार्यान्वयन गर्ने ।
- > जोन कार्यक्रम संचालनको लागि उपभोक्ताहरुको सहयोगमा आन्तरिक व्यवस्थापन विधि तयारी गरी लागु गर्ने ।
- > जोन कार्यक्रम तर्जुमा र कार्यान्वयनसँग सम्बन्धित निकायहरुविच कार्यमूलक समन्वयको व्यवस्था मिलाउने ।
- > परियोजनाको मासिक, त्रैमासिक र वार्षिक प्रगति तयार गरी तालुक तथा सरोकारवाला निकायहरुमा पठाउने ।

### ३. निकायमा रहने कर्मचारीको संख्या र कार्यविवरण

कुल २१ जना दरबन्दीमा प्रमुख सहित १५ जना प्राविधिक कर्मचारी र बैकी ६ जना अप्राविधिक कर्मचारीको व्यवस्था गरिएको छ जसमध्ये ३ जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ । एकाईमा सेवा तथा परामर्श सेवा अन्तर्गत १ जना ओभरसियर र २ जना सरसफाई सेवा करार व्यक्ति पनि कार्यरत रहेका छन् । हाल यस एकाईमा दरबन्दीमा कार्यरत कर्मचारीहरुको विवरण देहायबमोजिम रहेको छ ।

दरबन्दी विवरण					गत आ.व.मा कायम	दरबन्दी स्वीकृत हुने आ.व.को दरबन्दीमा			कैफियत	
क्र.सं.	पद	श्रेणी	सेवा	समूह	संख्या	रिक्त	नयाँ सूजना हुने	कटौती	प्रस्तावित जम्मा	
१	वरिष्ठ कृषि अधिकृत	रा.प.दि.प्रा.	नेपाल कृषि	समूहकृत नहुने	१	१	०	०	०	स्थायी कर्मचारीबाट पदपूर्ति हुने
२	कृषि अधिकृत	रा.प.तृ.प्रा.	नेपाल कृषि	समूहकृत नहुने	२	०	०	०	२	
३	पशु विकास अधिकृत	रा.प.तृ.प्रा.	नेपाल कृषि	समूहकृत नहुने	१	१	०	०	०	
४	खरिदार	रा.प.अनं.दि.प्र.	नेपाल प्रशासन	सामान्य प्रशासन	१	०	०	०	१	
५	लेखापाल	रा.प.अनं.प्र.प्र.	नेपाल प्रशासन	लेखा	१	०	०	०	१	
६	कृषि अधिकृत	रा.प.तृ.प्रा.	नेपाल कृषि	समूहकृत नहुने	१	०	०	०	१	स्थायी/करार कर्मचारीबाट पदपूर्ति हुने
७	नायव प्राविधिक सहायक	रा.प.अनं.दि.प्रा.	नेपाल कृषि	समूहकृत नहुने	८	१	०	०	७	

विनिरा द्वेष  
कृषि उद्यिकृत

६

२०२१/१०/१८  
प्रियतात्र द्वेष  
लिं.द.क.ज.

८	नायव पशु सेवा प्राविधिक	रा.प.अनं.दि.प्रा.	नेपाल कृषि	समूहकृत नहुने	२	०	०	०	२
९	हतुका सवारी चालक	विहिन	नेपाल ईन्जि.	मेर्झ.	१	०	०	०	१
१०	कार्यालय सहयोगी	विहिन	नेपाल प्रशासन	सामान्य प्रशासन	३	०	०	०	३
	जम्मा				२१	३		०	१५

तपसिल:

क्र. सं	कर्मचारीको नाम	श्रेणी	पद	शैक्षिक योग्यता	स्थायी ठेगाना	सम्पर्क नम्बर	कैफियत
१	श्री थीरलाल गौहे	रा.प.तृ.(प्रा.)	कृषि अधिकृत	एम.एसी.ए जी./ कृषि	बालीड नगरपालिका- १३ स्याइजा	९८५४०७७५६२	स्थायी
२	श्री प्रशान्त सापकोटा	रा.प.तृ.(प्रा.)	मत्स्य विकास अधिकृत	एम.एसी.ए जी./ कृषि	भरतपुर महानगरपालिका - ५, चितवन	९८४५१४०५९९	स्थायी
३	श्री बिनिसा श्रेष्ठ	रा.प.तृ.(प्रा.)	कृषि अधिकृत	स्नातक	नागार्जुन नगरपालिका-०३, काठमाडौं	९८६००२१५३४	अस्थायी
४	श्री महेश कुमार श्रेष्ठ	रा.प.अनं.प्र.प्र	लेखापाल	स्नातकोत्तर	लिखुतामाकोशी गाउँपालिका-६ खिम्ती	९८४४४४२८२८	स्थायी
५	श्री बुद्धि राम खनाल	रा.प.अनं.दि	खरिदार	स्नातकोत्तर	भुमिकास्थान नगरपालिका - ०२, अर्धाखाँची	९८४१११५९२७	स्थायी
६	श्री श्यामबहादुर तामाङ	रा.प.अनं.दि (प्रा)	ना.प्रा.स.	जे.टि.ए पास	तीनपाटन गाउँपालिका-१०, सिन्धुली	९८६५०८२४९९	सेवा करार
७	श्री भवानी बस्नेत	रा.प.अनं.दि (प्रा)	ना.प्रा.स.	जे.टि.ए पास	रामेछाप नगरपालिका-७, सुकाजोर, रामेछाप	९८४४०१०२४०	सेवा करार
८	श्री बलबहादुर थापामगर	रा.प.अनं.दि (प्रा)	ना.प्रा.स.	जे.टि.ए पास	लिखुतामाकोशी गाउँपालिका-६, रामेछाप	९८४४२५९५२५	सेवा करार
९	श्री एलिना गिरी	रा.प.अनं.दि (प्रा)	ना.प.से.प्रा.	जे.टि.ए पास	मेलुङ गाउँपालिका-५, दोलखा	९८४५४८१९८६	सेवा करार
१०	श्री सुवास ठाडा	रा.प.अनं.दि (प्रा)	ना.प.से.प्रा.	जे.टि.ए पास	मरिण गाउँपालिका-२, कपिलाकोट, सिन्धुली	९८६२७८२८२१	सेवा करार
११	श्री पुण्या जिरेल	रा.प.अनं.दि	ना.प्रा.स	जे.टी.ए	जिरी नगरपालिका-०७,	९८६१५३७०७१	सेवा करार

बिनिसा श्रेष्ठ  
कृषि अधिकृत

७

१०/११  
१०/११/११०/१२

		(प्रा)		पास	दोलखा		
१२	श्री सन्जिव के.सी	रा.प.अनं.दि. (प्रा)	ना.प्रा.स	आई.एसी. एजी	तामाकोशी गाउँपालिका- ०५, दोलखा	९८६९९८९६०२	सेवा करार
१३	श्री उमिता चौलागाई	रा.प.अनं.दि. (प्रा)	ना.प्रा.स	जे.टी.ए पास	चौरीदेउराली गाउँपालिका- ०९, काभेपलाञ्चोक	९८६९८०५८७७	सेवा करार
१४	श्री नविना दहाल	रा.प.अनं.दि. (प्रा)	ना.प्रा.स	आई.एसी. एजी	बैतेश्वर गाउँपालिका-०४, दोलखा	९८४४३०७६७३	सेवा करार
१५	श्री मनोज श्रेष्ठ	श्रेणीविहिन	ह.स.चा.	एस.एल.सी	मन्थली नगरपालिका-५, रामेछाप	९८४४१४२१२२	सेवा करार
१६	श्री भक्तबहादुर आले	श्रेणीविहिन	का.स.	एस.एल.सी	मन्थली नगरपालिका-२, रामेछाप	९८६९०७६५३२	सेवा करार
१७	श्री विमला श्रेष्ठ	श्रेणीविहिन	का.स.	साक्षर	मन्थली नगरपालिका-२, रामेछाप	९८४४२६५२३५	सेवा करार
१८	श्री गोविन्द प्रसाद चौलागाई	श्रेणीविहिन	का.स.	एस.एल.सि	बैतेश्वर गाउँपालिका-०७, दोलखा	९८४४०६७८६७	सेवा करार

#### सेवा तथा परामर्श सेवा

१	श्री विज्ञान आचार्य	रा.प.तृ.(प्रा.)	कृषि इन्जिनियर	स्नातक	जलजला गाउँपालिका-७, पर्वत	९८४७७७३७६५	सेवा करार
२	श्री हुमलाल डुम्बे	श्रेणीविहिन	सरसफाई सेवा करार	एस.एल.सि	बाँसगढी नगरपालिका-११, बर्दिया	९८२६४०७४२६	सेवा करार
३	श्री वेद प्रसाद सापकोटा	श्रेणीविहिन	सरसफाई सेवा करार	कक्षा ८ पास	भिमेश्वर नगरपालिका-०४, दोलखा	९८६३०२४०७२	सेवा करार

#### ४. निकायमा रहने कर्मचारीहरूको कार्यविवरण

##### ४.१ कृषि अधिकृत

› परियोजनाको लक्ष्य र उद्देश्य अनुसार एकाइको वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्न आफू

मातहतका कर्मचारी र जोन संचालक समितिलाई परिचालन गर्ने ।

› आफू मातहतका कर्मचारीको नतिजामूलक र गुणस्तरीय बनाउन आवश्यक निर्देशन, सुपरिवेक्षण, नियन्त्रण र सहयोग गर्ने

विनिराश्रेष्ठ  
विधि अधिकृत

८

३०८१/१०१२८  
पिरलाल राई  
डिव.कृ.ज

- › संचालित कार्यक्रमहरूको नियमित अनुगमन तथा मूल्यांकन गरी प्राप्त पृष्ठपोषणहरूलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने ।
- › चुस्त दुरुस्त सेवा/टेवा प्रवाह र जोन कार्यक्रमको लक्षित उपलब्धि हासिल गर्नको लागि उपयुक्त आन्तरीक तथा बाह्य कार्य वातावरण सिर्जना गर्ने ।
- › आफू मातहतका कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि गर्दै कार्यसम्पादन स्तरलाई अभिवृद्धि गर्न सहभागितामूलक व्यवस्थापन र उपयुक्त संचार प्रणालि अपनाउने ।
- › एकाइका विभिन्न शाखाका कर्मचारीहरूहरूलाई पद र क्षमता अनुसारको कार्यविवरण दिई कार्यसम्पादनको मूल्यांकन गर्ने ।
- › सम्बन्धित शाखाको शिफारीसमा भूक्तानि आदेश गर्ने ।
- › कार्यालयको आर्थिक कारोबारको लागि आदेश गर्ने ।
- › कर्मचारीहरूको काज र विदा स्विकृत गर्ने ।
- › कर्मचारी तथा कृषकहरूको गुनासो सुन्ने र प्राप्त गुनासो उपर निर्णग गरी कार्यान्वयन गर्ने ।
- › कार्यालयमा उठान भएका समस्याहरूको समाधान गर्न उपयुक्त निर्णय गरी कार्यान्वयन गर्ने ।
- › सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र साझेदारी गर्ने ।
- › कार्यालयको नियमित तथा अन्य बैठक डाक्ने तथा बैठकको सहजीकरण गर्ने ।
- › एकाइको प्रतिनिधित्व गर्दै विभिन्न गोष्ठि, बैठक, तालिम, भ्रमण तथा सेमिनारमा सहभागि हुने ।
- › मातहतका कर्मचारीहरालाई आवश्यकता अनुसार अधिकार प्रत्यायोजन गर्ने ।
- › एकाइको समग्र गतिविधिहरूमा सुशासन कायम गर्ने ।
- › एकाइको समग्र गतिविधिहरूको नेतृत्व लिने ।

#### ४.२ लेखापाल

- › कार्यालय प्रमुखको आदेश अनुसार भुक्तानी आदेश तयार गर्ने
- › विभिन्न कार्यक्रम तथा योजनामा भएको खर्चहरूको रकम लेखाको नियमानुसार भुक्तानी दिई लेखाको श्रेस्ता सुरक्षित साथ राखे ।
- › पेशकी फछौट, आम्दानी, धरौटी, खर्चको फौटवारी, आर्थिक विवरण तयारी लगायत लेखा प्रशासन सम्बन्धी सम्पूर्ण कामकाज गर्ने ।
- › आर्थिक ऐन तथा नियमवालीहरूबाट एकाइका कर्मचारीहरूलाई जानकारी गराई आर्थिक शुसासन कायम गराउन सहयोग गर्ने ।
- › एकाइको आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण गराउने ।
- › एकाइको बेरुजु फछौटका लागि आवश्यक कार्यहरू गर्ने ।
- › कार्यालय प्रमुख तथा आफू भन्दा माथिका कर्मचारीहरूसे लाए अहाएको अन्य कामहरू गर्ने ।

#### ४.३ खरिदार/प्रशासन

- एकाइका कर्मचारीहरूको दैनिक हाजिरी, विदा, काज र चिह्नितहरूको दर्ता चलानी लगायत कार्यालयकादैनिक सामान्य प्रशासनका कार्यहरू संचालन गर्ने ।
- एकाइका कर्मचारीहरूको वैयक्तिक विवरण तथा कार्य सम्पादन मुल्यांकन अधावधिक गरी राखे तथा पठाउने र कर्मचारीहरूको सम्पत्ति विवरण भर्न लगाई समयमै पठाउने व्यवस्था गर्ने ।
- कार्यालयको जिन्सी सामानहरूको श्रेस्ता अधावधिक गरि सुरक्षित राखे र नियमित रूपमा जिन्सि निरक्षण गर्ने गराउने ।

३  
विविसा श्रेष्ठ  
कृषि उद्योग

५०१९  
२०८१/१९८८  
विविसा श्रेष्ठ  
कृषि उद्योग

- कार्यालयको खरिद आदेश, दाखिला प्रतिवेदन समयमै तयार गर्ने तथा अधावधिक गर्ने ।
- कार्यालय र कार्यालयका कार्यक्रम संचालनका लागि विभिन्न प्रकृतिहरूका टिप्पणीहरूको उठान गरी टङ्गो लगाउने ।
- कार्यालयको दरबन्दी विवरण, रिक्त कर्मचारी लगायतको विवरण अधावधिक गर्ने र तालुक निकाय तथा सरोकारवाला निकायहरूमा आवश्यकताअनुसार पठाउने व्यवस्था मिलाउने ।
- कार्यालयको भौतिक चल/अचल सम्पतीको श्रेस्ता अधावधिक गरी सुरक्षित साथ राखे ।
- कर्मचारीहरूको रमाना, स्वागत र विदाई सम्बन्धी आवश्यक कामहरू गर्ने ।
- कार्यालयको कामकाजको लागि कार्यालय प्रमुखको आदेश अनुसार विभिन्न शाखाका कर्मचारीहरूलाई कार्यालय सञ्चालन सम्बन्धी आवश्यक सामाग्रीहरू उपलब्ध गराउने ।
- लगबुक,आगन्तुक पुस्तिका र निरिक्षण पुस्तिकाको उचित प्रयोग गर्ने प्रबन्ध मिलाउने ।
- कर्मचारीहरूको परिचय पत्र तथा पोशाकको उचित पालना गर्न लगाउने ।
- कार्यालयको नियमित बैठक संचालन गर्ने ।
- जिल्ला प्रशासन कार्यालय तथा तालुक निकायहरूबाट निर्देशन भएबमोजिम कार्यालयमा सुशासनका विभिन्न क्रियाकलापहरू संचालन गर्ने
- कार्यालयका सवारी साधनहरूको विलबुक तथा विमा नविकरण तथा अधावधिक गर्ने ।
- कार्यालयका जिन्सीहरूको आवश्यकता अनुसार लिलाम बिकिको व्यवस्था मिलाउने ।
- कार्यालयको कोटेशन, सिलबन्दी दरभाउ पत्रहरू र सो सम्बन्धी सार्वजनिक सूचनाहरू व्यवस्थित गर्ने तथा टेन्डर प्रक्रिया अघि बढाउनका लागि आवश्यक कामहरू गर्ने ।
- कार्यालय प्रमुख तथा आफु भन्दा माथिका कर्मचारीहरूले लाए अहाएको अन्य कामहरू गर्ने ।

#### ४.४ नायब प्राविधिक सहायक

- › एकाइको सम्पूर्ण चालु अनुदान,पुँजिगत अनुदानका कार्यक्रमहरू र अन्य प्राविधिक कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन गर्न सहयोग गर्ने।
- › जोन संचालन समन्वय समितिसँग समन्वय गरी यस एकाइको तालिम,गोष्ठी,स्थलगत तालिम,गोष्ठी, प्रयोगशाला सेवा,मेला/महोत्सव तथा प्रदर्शनीहरू लगायतका कार्यक्रमहरू संचालन गर्न सहयोग गर्ने ।
- › एकाइको वार्षिक तथा बहुवर्षिय योजना तर्जुमा गर्न आवश्यक तथ्याङ्कहरूको संकलन तथा अधावधिक गर्ने ।
- › एकाइको मासिक तथा चौमासिक लगायतका विभिन्न प्रकारका प्रगतिहरू तयारीका लागि आवश्यक तथ्याङ्क तथा प्रतिवेदनहरू संकलन तथा तयारी गर्ने ।
- › कार्यालयको वार्षिक पुस्तिका तथा प्रोफायल,प्राविधिक पुस्तिका र प्रचार-प्रसार सामाग्री तयार गर्न सहयोग गर्ने
- › साना सिंचाई,भकारो सुधार तथा कस्टम हायरीड सेन्टर स्थापना तथा संचालन लगायतका पुँजिगत अनुदानका कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन गर्न आवश्यक स्थलगत निरिक्षण तथा अनुगमन गर्ने र कार्यक्रमको बील,भरपाई,स्थलगत कार्य सम्पन्न प्रतिवेदन तथा तस्विरहरू चुस्त-दुरुस्त रूपमा राखे ।
- › जोन क्षेत्रको जुनार/आलु/बाखा व्यवसायको वार्षिक तथा बहुवर्षिय योजना तयार गर्नावश्यक तथ्याङ्क तथा जानकारीहरूको अभिलेख तयार तथा अधावधिक गर्ने ।
- › विभिन्न तालिम तथा गोष्ठिहरूमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- › तालुक निकाय तथा अन्य सरोकारवाला निकायहरूबाट माग भए अनुसारका सुचना,तथ्याङ्क, प्रतिवेदन लगायतका विवरणहरू समयमै उपलब्ध गराउन सहयोग गर्ने ।
- › कार्यालयका लाभान्वित कृषकहरूको लैक्सिक तथा जातिय विवरण अधावधिक गर्ने ।
- › कार्यालयबाट संचालन भएका स्थलगत प्रदर्शनिका आवश्यक तथ्याङ्कहरू राखे ।

कार्यालय  
प्राविधिक  
सहायक

५०/११  
२०७९/१०/१८  
परलाल  
लि.द.क.ज.

- › जुनार/आलू/बाद्दा व्यवसायको उत्पादन सम्बन्धि उन्नत प्रविधिहरु कृषकहरु समक्ष पुर्याउने ।
- › कृषकहरुको तरकारी बालीमा देखापर्ने रोग, किरा लगायतका विभिन्न समस्याहरुको समाधान गर्ने कृषकहरुलाई प्राविधिक सल्लाह दिने ।
- › कार्यालयको कार्यक्रम नीति, योजना, रणनीति र कार्यविधिबारे कृषकहरुलाई जानकारी गराउने ।
- › नायब प्राविधिक सहायकस्तरीय तालिम, गोष्टि, सेमिनार तथा गोष्टिहरुमा सहभागि हुने ।
- › कार्यालयका अनुदान ग्राहि कृषक समुह/कृषि सहकारी/कृषि फर्म/कृषि उद्यमी तथा अगुवा कृषकहरुको तथ्याङ्क अधावधिक गरी पलेक्स तयार गर्ने ।
- › कार्यालयका महत्वपूर्ण कागजात, सूचना तथा जानकारीहरु फाईल गरी चुस्तदुरुस्त रूपमा राखे ।
- › कार्यालयको पोटर लिफलेट, पम्पलेट, बुकलेट लगाएत प्राविधिक प्रकाशनहरु र जोन प्रोफाईल तयारी गर्न लेख रचना तस्वीरहरु र तथ्याङ्क उपलब्ध गराउने ।
- › जोन क्षेत्रको नियमित अनुगमन तथा निरिक्षण गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने ।
- › आफुभन्दा माथिल्लो तहका कर्मचारीले लाए अहाएको अन्य कार्य गर्ने ।

#### ४.५ हलुका सवारी चालक

- › दैनिक रूपमा चार पाइँग्रे (जिप) गाडी तथा दुईपाइँग्रे (मोटरसाईकलको) सरसफाई गर्ने ।
- › कार्यालयको गाडी पार्किङ स्थलको नियमित सरसफाई गर्ने ।
- › चार पाइँग्रे (जिप) गाडी तथा दुई पाइँग्रे (मोटरसाईकलको) कार्य अवस्थाबारे नियमित परिक्षण गरी उक्त सवारी साधनहरु उपयुक्त अवस्थामा राख कार्यालयलाई जानकारी गराउने तथा अग्रसर हुने ।
- › कार्यालयको आदेशअनुसार चार पाइँग्रे (जिप) सवारी साधन मार्फत कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुलाई समयमै सुरक्षित रूपमा सम्बन्धित ठाउँमा पुर्याउने र ल्याउने ।
- › कार्यालयको आदेशअनुसार कार्यालयका सामाग्रीहरु सम्बन्धित ठाउँमा दुवानी गरी सम्बन्धितलाई जिम्मा लगाउने ।
- › सवारी साधनमा रहेका यन्त्र, उपकरण तथा अन्य सामाग्रीहरुको व्यवस्था गर्ने तथा सुरक्षा गर्ने ।
- › सुरक्षित तथा उपयुक्त स्थानमा गाडी पार्किङ गर्ने ।
- › ट्राफिक नियम तथा सवारी साधन सम्बन्धी महत्व पूर्ण कुराहरुबाटे आफु पुर्णरूपमा जानकार भई कार्यालयका कर्मचारीहरुलाई समेत जानकारी गराउने ।
- › सवारी साधन संचालन सम्बन्धि विभिन्न तालिम तथा गोष्टीहरुमा सहभागि हुने ।
- › आफुभन्दा माथिल्लो तहका कर्मचारीहरुले लाए अहाएको अन्य काम गर्ने ।

#### ४.६ कार्यालय सहयोगी

- › दैनिक रूपमा कार्यालय खोल्ने र बन्द गर्ने ।
- › कार्यालयका विभिन्न शाखाका कार्यक्रमहरु तथा कार्यालय परिसरमा दैनिक सरसफाई गर्ने ।
- › कार्यालयका कम्प्युटर, ल्यापटप, टेवल, कुर्सीलगायत अन्य फर्निचर तथा यन्त्र उपकरणहरुको नियमित रूपमा सरसफाई गर्ने ।
- › कार्यालयमा चिसो/तातो पानी र चियाको व्यवस्था गर्ने ।
- › कार्यालय परिसरमा रहेको करेसाबारीमा नियमित रूपमा आवश्यक काम गर्ने ।
- › कार्यालयको टेलिफोन उठाउने तथा रेखदेख गर्ने ।
- › कार्यालयमा प्राप्त भएका चिट्ठिपत्रहरु बुझाउने तथा कार्यालयबाट पठाउनु पर्ने चिट्ठिपत्रहरु हुलाक लगायत विभिन्न माध्यमबाट समयमै पुर्याउने ।
- › कार्यालयमा विग्रे भत्केको तथा अवरुद्ध भएको विजुली, पानी, पंखा, हिटर, मोटर, ईन्टरनेट, फोटोकपी, मल्टिमिडिया, इयालडोका, तालाचाबी लगायतको मर्मत सुधार तथा सुचारु गर्नका लागी जानकारी गराउने तथा अग्रसर हुने ।

*प्रियतारा श्रेष्ठ  
कर्मचारीउद्धिकर्ता*

*३१/११  
२५/०९/२०२४  
दिव.व.कृ.ज.*

- › सार्वजनिक विदाको दिन कार्यालयको नियमित पालेपहरा तथा रेखदेख गर्ने ।
- › कार्यालयमा आउनुभएका सेवाग्राहीहरूलाई बस्ने व्यवस्था मिलाउने ।
- › कार्यालयको बैठक कक्ष र तालिम कक्षको सरसफाई गर्ने ।
- › कार्यालयको अतिथि गृहको सरसफाई गर्ने तथा अतिथिहरूलाई आवश्यक व्यवस्थापकिय सहयोग गर्ने ।
- › कार्यालयका आवश्यक अन्य आकस्मिक तथा भै परि आउने कामहरू गर्ने ।
- › आफुभन्दा माथिल्लो तहका कर्मचारीहरूले अहाएको अन्य काम गर्ने ।

#### ४.७ कृषि इन्जिनियर

१. परियोजना कार्यालयन एकाइ, रामेछाप अन्तर्गत जुनार जोन/आलु जोन/बाखा जोन, जोन प्राविधिक एकाइ दोलखा अन्तर्गत किवी जोन/आलु जोन तथा दोलखा र रामेछाप जिल्लाभर संचालन हुने कार्यक्रम अन्तर्गत एकाईको अनुदान सहयोगमा कृषक/बाखापालन समुह, कृषि सहकारी, कृषि फर्म, कृषि कम्पनीबाट निर्माण हुने सिंचाई पूर्वाधार, बाखाको खोर लगायतका कृषि पूर्वाधार तथा कृषि संरचनाहरूको डिजाइन/नाप, नक्सा/मापदण्ड र लागत ईस्टिमेट तयार गरी सम्बन्धित अनुदानग्राहीहरूलाई उपलब्ध गराउने ।
२. कृषि पूर्वाधार तथा कृषि संरचनाहरू निर्माण हुने स्थलको इन्जिनियरिङ मापदण्ड तयार गरी अनुदानग्राहीहरूलाई उपलब्ध गराउने ।
३. निर्माणाधिन कृषि पूर्वाधार तथा कृषि संरचनाहरूको नियमित अवलोकन, अनुगमन तथा निरिक्षण गरी उपभोक्ताहरूलाई आवश्यक सल्लाह, सुझाव दिने र गुणस्तर कायम गर्न निर्देशन गर्ने ।
४. निर्माण सम्पन्न भएका कृषि पूर्वाधार तथा कृषि संरचनाहरूको इन्जिनियरिङ ढाँचामा कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने ।
५. कार्यसम्पन्न प्रगतिका आधारमा एकाईमा भुक्तानी मागका लागी इन्जिनियरिङ बील तथा कागजातहरू तयार गर्न अनुदानग्राहीहरूलाई आवश्यक सहयोग र सहजिकरण गर्ने ।
६. निर्माण सम्पन्न भएका कृषि पूर्वाधार तथा कृषि संरचनाहरूको सञ्चालन र मर्मत संभारका लागि अनुदानग्राहीहरूलाई आवश्यक सहयोग र सहजिकरण गर्ने ।
७. निर्माण भएका कृषि पूर्वाधार तथा कृषि संरचनाहरूबाट जोन अन्तर्गतका बाली/पशु पस्तुको उत्पादन, प्रशोधन, बजारीकरण र भण्डारणमा प्राप्त उपलब्धिको तथ्याङ्क तयार गर्ने ।
८. एकाईको त्रैमासिक, अर्धवार्षिक र बार्षिक प्रगती तयार गर्न सहयोग गर्ने ।
९. आफु भन्दा माथिल्लो तहका कर्मचारीले लाए अर्हाएको अन्य कार्यहरू गर्ने ।

#### ४.८ सरसफाई सेवा करार

१. दैनिक रूपमा कार्यालय खोल्ने र बन्द गर्ने ।
२. कार्यालयका विभिन्न शाखाका कार्यकक्षहरू तथा कार्यालय परिसरमा दैनिक सरसफाई गर्ने ।
३. कार्यालयका कम्प्युटर, ल्यापटप, टेवल, कुर्सीलगायत अन्य फर्निचर तथा यन्त्र उपकरणहरूको नियमित रूपमा सरसफाई गर्ने ।
४. कार्यालयमा चिसो/तातो पानिर चियाको व्यवस्था गर्ने ।
५. कार्यालय परिसरमा रहेको करेसाबारीमा नियमित रूपमा आवश्यक काम गर्ने ।
६. कार्यालयको टेलिफोन उठाउने तथा रेखदेख गर्ने ।
७. कार्यालयमा प्राप्त भएका चिट्ठिपत्रहरू बुझेने बुझाउने तथा कार्यालयबाट पठाउनु पर्ने चिट्ठिपत्रहरू हुलाक लगायत विभिन्न माध्यमबाट समयमै पुर्याउने ।
८. कार्यालयमा बिग्रे भत्केको तथा अवरुद्ध भएको विजुली, पानि, पंखा, हिटर, मोटर, इन्टरनेट, फोटोकपी, मल्टिमिडिया, इयालडोका, तालाचाबी लगायतको मर्मत सुधार तथा सुचारू गर्नका लागि जानकारी गराउने तथा अग्रसर हुने ।
९. सार्वजनिक विदाको दिन कार्यालयको नियमित पालेपहरा तथा रेखदेख गर्ने ।
१०. कार्यालयमा आउनुभएका सेवाग्राहीहरूलाई बस्ने व्यवस्था मिलाउने ।

११. कार्यालयको बैठक कक्ष र तालिम कक्षको सरसफाई गर्ने ।
१२. कार्यालयको अतिथि गृहको सरसफाई गर्ने तथा अतिथिहरूलाई आवश्यक व्यवस्थापकिय सहयोग गर्ने ।
१३. कार्यालयका आवश्यक अन्य आकस्मिक तथा भै परि आउने कामहरू गर्ने ।
१४. कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरूलाई सम्बन्धित बैठक तालिम तथा गोष्ठीको तिथि मिति र स्थान बारे समयमै जानकारी गराउने ।
१५. आफुभन्दा माथिल्लो तहका कर्मचारीहरूले अहाएको अन्य काम गर्ने ।

#### ६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि

-निःशुल्क र अवधि नियमानुसार

	प्रदान गरिने सेवा सुविधाहरूको विवरण	आवश्यक कागजात/ प्रमाणहरू	लाग्ने शुल्क र समयावधि (सबै सेवा निःशुल्क)	सम्बन्धित शाखा	जिम्मेवार कर्मचारी	गुनासो सुन्ने अधिकारी	कैफियत
१	१.१ उघमशीलता र व्यवसायिक क्षमता/ दक्षता विकास १.२ फर्म/ व्यवसाय दर्ता प्रक्रिया बारे जानकारी १.३ कृषक समूह/ सहकारी गठन तथा परिचालन १.४ कृषक ऋण प्रक्रिया बारे जानकारी १.५ नवीनतम प्रविधि विकास १.६ विभिन्न बाली पशु वस्तुको नमूना फार्म बारे जानकारी	जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाखा, आलु किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उघमीहरूबाट मौखिक/ लिखित अनुरोध ।	कार्य प्रकृति हेरी तुरुन्तै वा १ हसा सम्म	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत	कृषकको माग र समस्या को आधारमा

*[Signature]*  
विभिन्न सेवा कृषि अधिकृत

१३

३१/८  
२०७९/१०/१८  
धिरलाल द्वैह  
डि.व.कृ.ज.

२	२.१ जिल्लास्तर उन्नत प्रविधि/प्राथमिक प्रशोधन/ पोष्ट हार्डेष्ट व्यवस्थापन/ कृषि यान्त्रिकरण कृषक तालिम २.२ बाली/ पशु वस्तु घुम्ती तथा स्थलगत तालिम २.३ योजना तर्जुमा गोष्ठी, कृषक भ्रमण र अन्तरक्रिया गोष्ठी	जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाखा, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उद्यमीहरूबाट प्रतिबद्धता सहितको अनुरोध पत्र ।	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा कृषकको माग र समस्या को आधारमा
३	घुम्ती प्रयोगशाला सेवा (माटो, बीज, बाली संरक्षण)	जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाखा, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उद्यमीहरूबाट प्रतिबद्धता सहितको निवेदन ।	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा कृषकको माग र समस्या को आधारमा
४	रोग कीरा तथा माटोको नमूना संकलन	जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उद्यमीहरूबाट लिखित/ मौखिक अनुरोध ।	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा कृषकको माग र समस्या को आधारमा
५	ब्लक/पेकेट सञ्चालन सम्बन्धी जानकारी	लिखित/ मौखिक अनुरोध ।	सोही दिन	प्रविधि प्रसार तथा	कृषि अधिकृत, नायव प्राविधिक सहायक,	नि. वरिष्ठ कृषि अधिकृत	ब्लक/ पेकेट सञ्चालक

			अनुसन्धान शाखा	नायव पशु सेवा प्राविधिक		निकायक प्राविधिक / कृषकहरु संग समन्वय तथा सहकार्य	
६	बाली/ पशु वस्तु वीमा सम्बन्धी जानकारी	लिखित/ मौखिक अनुरोध ।	सोही दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत	बाली/ पशु वस्तु वीमा कार्यमा सहजीकरण
७	सासाहिक कृषि मौसम सूचारू सम्बन्धी जानकारी	लिखित/ मौखिक अनुरोध ।	सोही दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत	कृषि मौसम सम्बन्धी सूचना प्रवाह
८	विषय विषेशज्ञ सेवा	जोन विकास कार्यक्रममा आवद्ध भई व्यवसायिक बाखा, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उघमीहरूबाट लिखित अनुरोध ।	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत	कृषकको माग र समस्या को आधारमा
९	कृषि दिवस वा मेला महोत्सव संचालन तथा सहयोग	जोन विकास कार्यक्रममा आवद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति,	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा कृषकको मागको आधारमा

٩٤

विनिराश्रेष्ठ  
कृषि उद्योग

60/78  
2009/90/22  
प्रियोनी विद्यालय  
ग.व.ज.

60/78  
2009/90/22  
प्रियोनी विद्यालय  
ग.व.ज.

60/78  
2009/90/22  
प्रियोनी विद्यालय  
ग.व.ज.

	उद्घमीहरुबाट लिखित अनुरोध ।						
१०	उन्नत प्रविधि प्रदर्शन	जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उद्घमीहरुबाट लिखित अनुरोध ।	३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा कृषकको मागको आधारमा
११	कृषि कटिहार	जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उद्घमीहरुबाट लिखित अनुरोध ।	३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहाय,	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा कृषकको मागको आधारमा
१२	तोकिएका बाली वस्तुको न्युनतम समर्थन मूल्य तथा दैनिक खुद्रा बजार मूल्य सूचीको जानकारी	लिखित/मौखिक अनुरोध	कार्य प्रकृति अनुसार तत्कालै वा ३ दिन सम्म	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत	कृषकको मागको आधारमा
१३	उत्पादक कृषक, व्यापारी/ व्यवसायी बीच बजार प्रवद्धन तथा बजारीकरण सम्बन्धी अन्तरक्रिया	जोन विकास कार्यक्रमममा आबद्ध भई व्यवसायिक बाखा, आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न भई बजारीकरणमा जोडिएका कृषक समूह, सहकारी, उपभोक्ता	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक, नायव पशु सेवा प्राविधिक, स्थानिय स्रोत व्यक्ति	नि. वरिष्ठ कृषि अधिकृत	कृषकको माग र समस्या को आधारमा दैनिक प्रचलित बजार

	समिति, उद्घमीहरुबाट / मौखिक/ लिखित अनुरोध ।					मूल्यको जानकारी
। आक्रमिक बाली संरक्षण सेवा	जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक आलु, किवी र सुन्तलाजात फलफूल खेतीमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उद्घमीहरुबाट मौखिक/ लिखित अनुरोध ।	कार्य प्रकृति अनुसार तत्कालै वा ३ दिन सम्म	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत	कृषकको माग र समस्या को आधारमा
। पशु सेवा स्वाध्य कार्यक्रम	जोन विकास कार्यक्रममा आबद्ध भई व्यवसायिक बाखा पालनमा संलग्न कृषक समूह, सहकारी, उपभोक्ता समिति, उद्घमीहरुबाट मौखिक/ लिखित अनुरोध ।	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा कृषकको माग र समस्या को आधारमा
। विद्यालय/ प्राविधिक शिक्षालयमा कृषि शिक्षा कक्षा सञ्चालन	जिल्लास्थित प्राविधिक शिक्षालय तथा विद्यालयबाट कक्षा सञ्चालन गर्न लिखित निवेदन पेश ।	कार्यक्रमको प्रकृतिअनुसार ३ देखी ७ दिन	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत	वार्षिक लक्ष्य तथा शिक्षालय को मागको आधारमा

जो भन्तार्ताका बाली/पशु वस्तुसँग सम्बन्धीत कार्यक्रमहरु सूचना प्रकाशन गरि निवेदन तथा आवश्यक कागजातहरु संकलन गरी स्वीकृत कार्यविधि अनुसार छनोट/सम्झौता/अनुगमन गरी संचालन गरिने ।

विनियोग बोर्ड  
कृषि अधिकृत

६०४  
२०८१/१०८८  
पिरलाल शर्मा  
डि.व.कृ.ज

१७	<p>जुनार जोन रामेछाप</p> <p>१७.१ उच्च प्रविधियुक्त नर्सरी स्रोतकेन्द्र स्थापना</p> <p>१७.२ बगैंचा व्यवस्थापन तथा सुदृढीकरण</p> <p>१७.३ कृषि यान्त्रीकरणमा सहयोग</p> <p>१७.४ सिंचाई पूर्वाधार (थोपा सिंचाई, प्लाइक पोखरी, सिमेन्ट पोखरी)</p> <p>१७.५ कोशेली घर स्थापना</p> <p>१७.६ कोल्ड रुम निर्माण</p>	आवश्यक कागजातहरु:	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत
१८	<p>आलु जोन रामेछाप</p> <p>१८.१ सिकाई केन्द्र स्थापना</p> <p>१८.२ राइक स्टोर निर्माण</p> <p>१८.३ सिंचाई पूर्वाधार (स्प्रिङ्गलर सिंचाई, सिमेन्ट पोखरी)</p> <p>१८.४ कृषि यान्त्रीकरणमा सहयोग</p> <p>१८.५ बौझो जगगामा आलु खेती विस्तार</p> <p>१८.६ स्किन हाउस निर्माण</p>	आवश्यक कागजातहरु:	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव प्राविधिक सहायक	नि. वरिष्ठ कृषि अधिकृत
१९	<p>बाढ़ा जोन रामेछाप</p> <p>१९.१ बाढ़ा नक्स सुधार स्रोतकेन्द्र स्थापना</p> <p>१९.२ नर्सरी स्थापना</p> <p>१९.३ कृषि यान्त्रीकरणमा सहयोग</p> <p>१९.४ बाढ़ा खोर सुधार</p> <p>१९.५ उन्नत जातको बाढ़ा</p>	<ul style="list-style-type: none"> <li>✓ रु १० को टिकट सहित अनुसूची १० बमोजिमको माग निवेदन।</li> <li>✓ कृषि सहकारी र समूहको हकमा संस्थाको निर्णयको प्रतिलिपि।</li> <li>✓ नवीकरण भएको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि।</li> <li>✓ निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको</li> </ul>	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, नायव पशु सेवा प्राविधिक	नि. वरिष्ठ कृषि अधिकृत

प्रिविधि ब्रॅच  
निर्देशिका

१८

५०८८  
२०७९/१११२८  
नि. व. व. ३५

	खरिदमा सहयोग १९.६ तारबार लगाउने	प्रतिलिपि । ✓ संस्थाको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि । ✓ पछिल्लो समयको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि । ✓ निर्माण गरिने स्थान (जग्गा/ जमिन)को स्वामित्व खुल्ने कागजात र मञ्चुरीनामा । ✓ निर्माण गरिने स्थान (जग्गा/ जमिन)भाडामा भए करार सम्झौता तथा मञ्चुरीनामा । ✓ सम्बन्धीत स्थानिय तह वा वडाको सिफारिस पत्र ।				अनुदान सहयोग)	
२०	किवी जोन दोलखा २०.१ सिंचाई पूर्वाधार (थोपा सिंचाई, सिमेन्ट पोखरी) २०.२ बगैंचा सुदृढीकरण/ थोका वितरण/ असिनाजन्य क्षती नियन्त्रणका लागि जाली वितरण २०.३ कृषि यान्त्रीकरणमा सहयोग २०.४ क्षती न्यूनीकरण (प्याकेजिङ) तथा बजारीकरण (ड्राइड)	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, जोन प्राविधिक एकाइ, दोलखा	नि. वरिष्ठ कृषि अधिकृत			
२१	आलु जोन दोलखा २१.१ राट्टिक स्टोर निर्माण २१.२ आलुक प्याकेजिङ, लेबलिङ तथा बजारीकरण २१.३ कृषि यान्त्रीकरणमा सहयोग २१.४ PBS बाट बीउ आलु उत्पादनमा सहयोग कार्यक्रम २१.५ बीउ आलु आत्मनिर्भर कार्यक्रम	प्रविधि प्रसार तथा अनुसन्धान शाखा	कृषि अधिकृत, जोन प्राविधिक एकाइ, दोलखा	नि. वरिष्ठ कृषि अधिकृत			
२२	कार्यालय सञ्चालन तथा जिन्सी व्यवस्थापन	निवेदन एवं पुष्ट्याई हुने अन्य कागजातहरू	७ दिन	प्रशासन शाखा	खरिदार	नि. वरिष्ठ कृषि अधिकृत	स्विकृत कार्यक्रम तथा वजेटको परिधि भित्र रही
२३	कार्यालय र कार्यक्रम सम्बन्धी खर्च भुक्तानी	निवेदन, स्वीकृत कार्य आदेश, विल	७ दिन	लेखा	लेखापाल	नि. वरिष्ठ	स्विकृत कार्यक्रम

	भर्पाई र निर्णय एवं पुष्ट्याई हुने अन्य कागजातहरू	शाखा		कृषि अधिकृत	तथा वजेटको परिधि भित्र रही
--	---------------------------------------------------------	------	--	-------------	-------------------------------------

#### ६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि

-निःशुल्क र अवधि नियमानुसार

#### ७. निर्णय गर्ने प्रक्रिया र अधिकार

कुनै विषय, समस्या वा सवालको उठान प्रक्रिया एकाइका नायब प्राविधिक सहायक वा अन्य कर्मचारीबा भै उक्त विषयको समाधानको राय सहित कृषि अधिकृत समक्ष पुर्याइन्छ। कृषि अधिकृतबाट समस्याको विश्लेषण र विकल्पहरूको पहिचान हुन्छ र कृषि अधिकृत समझ पेश हुन्छ। कृषि अधिकृतबाट उपलब्ध विकल्पहरू मध्येबाट उत्तम विकल्पको छनोट गरी कार्यान्वयन गर्न आदेश हुन्छ। निर्णय गर्ने क्रममा पटक-पटक स्टाफ बैठक बस्नुपर्ने हुनसक्छ। निर्णय गर्दा आवश्यकता अनुसार टिप्पणी उठान हुन्छ।

गर्दा आवश्यकता अनुसार टिप्पणी उठान हुन्छ।  
सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम।

निर्णय गर्ने अधिकारी: कृषि अधिकृत (उत्तम विकल्पको छनोट)

स्टाफ बैठक

एकाइका शाखाहरू

(समस्याको विश्लेषण र विकल्पहरूको पहिचान)

स्टाफ बैठक

(राय तथा पृष्ठपोषण) जोन संचालन समन्वय समिति

नायब प्राविधिक सहायक/खरिदार (समस्याको उठान र राय)

निवेदन/ समस्या/सवाल

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:-कृषि अधिकृत

एकाइका कार्यक्रम/गतिविधि तथा निर्णय उपर चित नबुझ्ने वा जिज्ञासा राख्ने व्यक्ति/समूह वा संस्थाले कार्यालय समयमा एकाइमा लिखित तथा मौखिक निवेदन पेश गरे पश्चात उक्त निवेदन कृषि अधिकृत समझ पुर्दछ। कृषि अधिकृतले उक्त निवेदन उपर आवश्यक जाँचबुझ तथा सोधखोजको लागि प्राविधिक/प्रशासन तोक आदेश हुन्छ। उक्त आदेशको विस्तृत अध्ययन र विश्लेषणका लागि प्रभावित व्यक्तिको पहिचान र क्षतिको मूल्यांकनको गर्नका लागि एकाइका शाखाहरूमा छलफल हुन्छ। उक्त आदेश उपर विस्तृत सोधखोज सहित प्रभावित व्यक्ति/समूहको पहिचान र क्षतिको मापन गरी आवश्यक राय सहितको विवरण सम्बन्धीत शाखाहरूबाट तथार हुन्छ। शाखाका कर्मचारीहरूबाट गुनासोको कारण र गुनासोको समाधानका विकल्पहरू सहितको विवरण कृषि अधिकृत समझ पेश हुन्छ। कृषि अधिकृतबाट उपयुक्त विकल्पको छनोट गरी कार्यान्वयनका लागि निर्णय हुन्छ। गुनासोको गहनता र विशेषता अनुसार पटक-पटक स्टाफ बैठक तथा जोन संचालन समन्वय समितिको बैठक बस्नु पर्ने हुन सक्दछ। निर्णयको क्रममा आवश्यकता अनुसार टिप्पणीको उठान हुन्छ।

#### ९. सम्पादन गरेको कामको विवरण

क्र. सं	कार्यक्रमहरू	परिमाण	अनुदान प्रतिशत	भौतिक प्रगति (प्रतिशत)	वित्तीय प्रगति (प्रतिशत)	प्राप्त उपलब्धिहरू
	जुनार जोन तर्फ					
१.	आ.व. २०८१/०८२ मा जुनार जोनमा प्राप्त कार्यक्रमहरूको सूचना प्रकाशन तथा कार्यक्रम माग संकलन गरि कार्यक्रम छनौट भएको	१	५०-१००	७५	०	जुनार जोनमा आवढ कृषक समूह/कृषि सहकारी/फर्म तथा कम्पनीहरूले सूचनाअनुसारको कार्यक्रम माग गरि कार्यक्रम कार्यान्वयनमा सहजिकरण भएको । साथै कार्यक्रम मागका आधारमा कार्यक्रम छनौट हुने र सम्झौताको चरणमा रहेको ।
२.	सुन्तलाजात फलफूलको बजारीकरणका लागि प्लाइक ट्रेट तथा कार्टुन वितरण	१	बढीमा ५०-७५	२०	०	अनुदानग्राही छनौट भई सम्झौताको हुने चरणमा रहेको ।
३.	स्थानिय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना/सुदृढीकरण	३	५०-७५	५०	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
४.	सुन्तलाजात फलफूल बगैंचा व्यवस्थापन तथा क्षेत्रगत रोग कीरा नियन्त्रण अभियानका लागि प्रोटिन बेट लगाएतका सामान खरिद कार्यक्रममा सहयोग	२	बढीमा ५०	२०	०	अनुदानग्राही छनौट भई सम्झौताको हुने चरणमा रहेको ।
५.	जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग	२	बढीमा ५०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहेको ।
६.	कोल्ड रुम निर्माण	२ पटक	बढीमा ७५	३०	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
७.	थोपा सिंचाई प्रणालीको विस्तारमा अनुदान सहयोग	८ वटा	बढीमा ७५	२५	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
८.	कोशेली घर स्थापना सहयोग	१	५० -७५	३०	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
	आलु जोन रामेछाप					

१.	आ.व. २०८१/२०८२ मा आतु जेनमा प्राप्त कार्यक्रमहरुको सूचना प्रकाशन तथा कार्यक्रम माग संकलन	१ पटक	०	५०	०	आतु जेनमा आवद कृषक समूह/कृषि सहकारी/फर्म तथा कम्पनीहरुले सूचनाअनुसारको कार्यक्रम माग गरि कार्यक्रम कार्यान्वयनमा सहजिकरण भएको । । साथै कार्यक्रम मागका आधारमा कार्यक्रम छनौट हुने चरणमा रहको ।
२.	बाड्डो जगामा आतु खेती विस्तार कार्यक्रम	१० बटा	०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
३.	जेन/सुपरजेन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग	२ बटा	५०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
४.	स्मिल्टर सिंचाई प्रणालीको विस्तारमा सहयोग	८ बटा	७५	२५	०	लाभग्राही छनौट भई समझौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
५.	रहिक स्टोर निर्माण	३ बटा	५०-	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
बाढ़ा जेन तर्फ						
१.	आ.व. २०८१/२०८२ मा बाढ़ा जेनमा प्राप्त कार्यक्रमहरुको सूचना प्रकाशन तथा कार्यक्रम माग संकलन र कार्यक्रम छनौट	१	७५	०	०	बाढ़ा जेनमा आवद कृषक समूह/कृषि सहकारी/फर्म तथा कम्पनीहरुले सूचनाअनुसारको कार्यक्रम माग गरि कार्यक्रम कार्यान्वयनमा सहजिकरण भएको । साथै कार्यक्रम मागका आधारमा केही कार्यक्रम छनौट हुने चरणमा रहेको ।
२.	उन्नत जातको बाढ़ा खरिदमा अनुदान सहयोग	४०	५०	३०	०	लाभग्राही छनौट भई समझौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको
३.	डाले घाँसको बेर्ना उत्पादनको लागि नसरी स्थापनामा अनुदान सहयोग कार्यक्रम	७	५०-	५०	०	लाभग्राही छनौट भई समझौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको
४.	जेन/सुपरजेन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग	२ पटक	५०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
५.	बाढ़ा नशसुधार नमुना श्रोत केन्द्र स्थापना	३बटा	५०-	५०	०	लाभग्राही छनौट भई समझौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
६.	बाढ़ा खोर निर्माण	५० बटा	५०	७५	०	लाभग्राही छनौट भई समझौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।

### आलु जोन दोलखा तर्फ

१.	आ.व. २०८१/२०८२ मा आलु जोनमा प्राप्त कार्यक्रमहरूको सूचना प्रकाशन तथा कार्यक्रम माग संकलन	१ पटक	५०-७५	७५	०	आलु जोनमा आवद्ध कृषक समूह/कृषि सहकारी/फर्म तथा कम्पनीहरूले सूचनाअनुसारको कार्यक्रम माग गरि कार्यक्रम कार्यान्वयनमा सहजिकरण भएको । । साथै कार्यक्रम मागका आधारमा कार्यक्रम छनौट हुने चरणमा रहको ।
२.	रष्ट्रिक स्टोर निर्माण	२ वटा	बढीमा ५०-७५	३०	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
३.	जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग	२ पटक	५०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
४.	PBS बाट बीउ आलु उत्पादन सहयोग कार्यक्रम	१ पटक	५०	७५	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
५.	आलुको प्याकेजिङ, लेवलिङ तथा बजारीकरण सहयोग	१ पटक	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।

### किवी जोन दोलखा तर्फ

१.	आ.व. २०८१/२०८२ मा किवी जोनमा प्राप्त कार्यक्रमहरूको सूचना प्रकाशन तथा कार्यक्रम माग संकलन गरि कार्यक्रम छनौट गरिएको ।	१ पटक	५०-७५	३०	०	किवी जोनमा आवद्ध कृषक समूह/कृषि सहकारी/फर्म तथा कम्पनीहरूले सूचनाअनुसारको कार्यक्रम माग गरि कार्यक्रम कार्यान्वयनमा सहजिकरण भएको । साथै कार्यक्रम मागका आधारमा केही कार्यक्रम छनौट हुने चरणमा रहेको ।
२.	प्याकेजिङ तथा पोष्ट हर्भेट क्षती न्यूनीकरण सहयोग कार्यक्रम	१ हेक्टर	बढीमा ७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
३.	स्थानीय तहसँग समन्वयमा स्थापित भएका किवी बाँडौचामा थोकामा ५० प्रतिशत अनुदान	१० वटा	बढीमा ५०	२०	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
४.	थोपा सिंचाइ प्रणाली जडान	१५ पटक	७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
५.	जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग	१ वटा	५०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।
जुनार/आलु/बाखा जोन रामेछाप र आलु र किवी जोन दोलखा						
६.	स्थानीय तहको समन्वयमा चिस्यान प्रविधिमा आधारित	२ वटा	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको ।

*[Signature]*  
विनियोग श्रेणी  
दृष्टि अधिकारी

२३

*(८)८*  
२०८१/११२८  
प्रिय. द. क.

महादरप पूर्वाधारको निर्माण						
१. लिंचार्ड पूर्वाधार निर्माण तथा सर्वत सम्पादन	३५वटा	७५	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।
२. लिंचार्ड लिंचार्ड पूर्वाधार निर्माण	१० वटा	७५	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।
३. जायुनिक ग्रेडिङ तथा प्याकेजिङ तथा स्थानान्वयन	१	५०-७५	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।
४. नेट सहितको घर्माक्स्मेटिक तथा स्थानान्वयन	२	५०	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।

### रामेश्वाप र दोलखा जिल्लामरि लागु हुने कार्यक्रम

१. चक्काबर्दीमा दुरुस्तागत फलाफल ढेंती कार्यक्रम (चक्काबर्दी)	३ वटा	५०-७५	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।
२. चक्काबर्दीमा कफी ढेंती कार्यक्रम	१	५०-७५	३०	०	-	लाभग्राही छनौट भई समझौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको
३. चक्काबर्दीमा अधिकारित हिउदे तथा वर्ते फलाफलको संवरप्त्ति विस्तार कार्यक्रम	३	५०-७५	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।
४. नैरप्रयत्न तथा नैरप्रयत्न दबनेगिलता विकास कार्यक्रम	१०	५०-७५	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।
५. दबनेगिलता कार्यक्रमका साथि जनुदान कार्यक्रम	१०	५०-७५	०	०	-	जनुदानग्राही छनौट हुने चरणमा रहको।

### १. सूचना अधिकारी र प्रमुखको नाम र पद:


कार्यालय प्रमुख:- श्री धीरलाल गैहे	सूचना अधिकारी:- श्री विनिसा श्रेष्ठ
पद:- निमित वारिट कृषि अधिकृत	पद:- कृषि अधिकृत
सम्पर्क नं. ९८५४०७७५६२	सम्पर्क नं. ९८६००२१५३४
Email:- pokamp.pia.ramechhap@gmail.com	Email:- stabinisha26@gmail.com

### १०. ऐन, नियम, विनियम वा नियोगिकाको सूची

- ◆ नेपालको संविधान, २०७२
- ◆ मुलुकी संहिता, २०७४
- ◆ नियमनि सेवा ऐन, २०४९ र नियमावसी २०५०
- ◆ आर्थिक कार्यालय, सार्वजनिक खरिद तथा भ्रमण खर्च सम्बन्धी केही ऐन तथा नियमावलीको संग्रह- २०७७

२४

  
विनिसा श्रेष्ठ  
कृषि अधिकृत

  
५०/१९०/१५  
जि.व.का.उ.

भण्डारण पूर्वाधारको निर्माण						
२.	सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार	३५वटा	७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
३.	स्प्रिङ्गलर सिंचाई पूर्वाधार निर्माण	१० वटा	७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
४	आधुनिक ग्रेडिङ तथा प्याकेजिङ हाउस स्थापनामा सहयोग	१	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
५	सेट सहितको भर्मीकम्पोइंग प्लान्ट स्थापना सहयोग	२	५०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।

### रामेछाप र दोलखा जिल्लाभरि लागु हुने कार्यक्रम

१.	चक्काबन्दीमा सुन्तलाजात फलफूल खेती कार्यक्रम (चक्काबन्दी)	३ वटा	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
२	चक्काबन्दीमा कफी खेती कार्यक्रम	१	५०-७५	३०	०	लाभग्राही छनौट भई सम्झौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहेको
३	चक्काबन्दीमा आधारित हिँउदे तथा वर्षे फलफूलको क्षेत्रफल विस्तार कार्यक्रम	३	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
४	मौरीपालन तथा मौरी श्रोतकेन्द्र उद्यमशिलता विकास कार्यक्रम	१०	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
५	उद्यमशिलता कार्यक्रमका लागि अनुदान कार्यक्रम	१०	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।

#### १. सूचना अधिकारी र प्रमुखको नाम र पदः

कार्यालय प्रमुखः- श्री थीरलाल गैंडे	सूचना अधिकारीः- श्री विनिशा श्रेष्ठ
पदः- निमित वरिष्ठ कृषि अधिकृत	पदः- कृषि अधिकृत
सम्पर्क नं. ९८५४०७७५६२	सम्पर्क नं. ९८६००२९५३४
Email:- pmamp.piu.ramechhap@gmail.com	Email:-sthabinisha26@gmail.com

#### १०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- ❖ नेपालको संविधान, २०७२
- ❖ मुलुकी संहिता, २०७४
- ❖ निजामति सेवा ऐन, २०४९ र नियमावली २०५०
- ❖ आर्थिक कार्यविधि, सार्वजनिक खरिद तथा भ्रमण खर्च सम्बन्धी केही ऐन तथा नियमावलीको संग्रह- २०७७

२४

विनिशा श्रेष्ठ  
कृषि अधिकारी

थीरलाल गैंडे  
लि.द.कृ.ज

भण्डारण पूर्वाधारको निर्माण					
१. सिंचाई पूर्वाधार निर्माण तथा सर्वत सम्भार	३५वटा	७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
२. स्प्रिङ्गलर सिंचाई पूर्वाधार निर्माण	१० वटा	७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
३. आधुनिक ग्रेडिङ तथा प्याकेजिङ हाउस स्थापनामा सहयोग	१	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
४. सेड सहितको भर्मीकम्पोइंग प्लान्ट स्थापना सहयोग	२	५०	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।

### रामेछ्याप र दोलखा जिल्लाभरि लागु हुने कार्यक्रम

१. चक्कलाबन्दीमा सुन्तलाजात फलफूल खेती कार्यक्रम (चक्कलाबन्दी)	३ वटा	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
२. चक्कलाबन्दीमा कफी खेती कार्यक्रम	१	५०-७५	३०	०	लाभग्राही छनौट भई समझौता भएको र कार्यक्रम कार्यान्वयनको चरणमा रहको
३. चक्कलाबन्दीमा आधारित हिँउदे तथा वर्षे फलफूलको क्षेत्रफल विस्तार कार्यक्रम	३	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
४. मौरीपालन तथा मौरी श्रोतकेन्द्र उद्घमशिलता विकास कार्यक्रम	१०	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।
५. उद्घमशिलता कार्यक्रमका लागि अनुदान कार्यक्रम	१०	५०-७५	०	०	अनुदानग्राही छनौट हुने चरणमा रहको।

#### ९. सूचना अधिकारी र प्रमुखको नाम र पद:

कार्यालय प्रमुख:- श्री थीरलाल गैँहे	सूचना अधिकारी:- श्री बिनिसा श्रेष्ठ
पद:- निमित्त वरिष्ठ कृषि अधिकृत	पद:- कृषि अधिकृत
सम्पर्क नं. ९८५४०७७५६२	सम्पर्क नं. ९८६००२९५३४
Email:- pmamp.piu.ramechhap@gmail.com	Email:- sthabinisha26@gmail.com

१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- ❖ नेपालको संविधान, २०७२
- ❖ मुलुकी संहिता, २०७४
- ❖ निजामति सेवा ऐन, २०४९ र नियमावली २०५०
- ❖ आर्थिक कार्यविधि, सार्वजनिक खरिद तथा भ्रमण खर्च सम्बन्धी केही ऐन तथा नियमावलीको संग्रह- २०७७

बिनिसा श्रेष्ठ  
कृषि अधिकृत

५०/१  
२०८१/११०१५४  
डि.व.क्ट.ज.

- ❖ मुलुकी संहिता, २०७४
  - ❖ निजामति सेवा ऐन, २०४९ र नियमावली २०५०
  - ❖ आर्थिक कार्यविधि, सार्वजनिक खरिद तथा भ्रमण खर्च सम्बन्धी केही ऐन तथा नियमावलीको संग्रह- २०७७
  - ❖ सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४
  - ❖ करार ऐन, २०५८
  - ❖ सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली २०६५
  - ❖ सुशासन(व्यवस्थापन तथा सञ्चालन)ऐन, २०६४ र नियमावली, २०६५
  - ❖ संघ, प्रदेश र स्थानीय तह(समन्वय तथा अन्तरसम्बन्ध)ऐन, २०७७
  - ❖ व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र(जोन)विकास कार्यक्रम सञ्चालन कार्यविधि- २०७३
  - ❖ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय म्यानुअल- २०७७-
  - ❖ जीवनाशक विषादी ऐन, २०४८
  - ❖ बीउ विजन ऐन, २०४५
  - ❖ बीउ विजन नियमावली २०६९
  - ❖ विरुद्ध संरक्षण ऐन, २०६४
  - ❖ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (output based incentive) कार्यक्रम सञ्चालन कार्यविधि- २०७३
  - ❖ सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन र अनुगमन सम्बन्धी कार्यविधि, २०७१
  - ❖ कृषि सूचना कार्यविधि २०७५
  - ❖ खाद्य अधिकार तथा खाद्य सम्बभुता सम्बन्धि ऐन, २०७५
  - ❖ कृषि तथ्याङ्क संकलन, प्रशोधन र प्रविष्टि कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७४
  - ❖ खाद्य मेला सञ्चालन कार्यविधि, २०७४
  - ❖ कृषि इन्टर्न परिचालन कार्यविधि- २०७४
  - ❖ कृषि संग सम्बन्धित सहकारी तथा संघ संस्थाहरुलाई कृषि विकासका लागि प्रदान गरिने अनुदान कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७३
  - ❖ जग्गा भाडामा लिइ व्यवसायिक खेती गर्ने लक्षित समुदायका कृषकलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७१
  - ❖ कृषि यान्त्रीकरण अनुदान परिचालन कार्यविधि, २०७३
  - ❖ हाइटेक ग्रीन हाउस निर्माणमा अनुदान कार्यविधि, २०७२ (पहिलो संशोधन, २०७३)
  - ❖ कृषि सहकारी संघ संस्थाहरुलाई उपलब्ध गराइने अनुदान सम्बन्धी कार्यविधि, २०७२
  - ❖ खेतीयोग्य बाँझो जग्गालाई उपयोग गर्ने सम्बन्धी कार्यविधि, २०७२
  - ❖ निजी फलफुल नरसरी सुदूढिकरण कार्यक्रम सञ्चालन आन्तररिक कार्यविधि, २०७७
  - ❖ वृहत सुन्तलाजात अनुसन्धान, विकास र विस्तार(श्रोत केन्द्र स्थापना)कार्यक्रम सञ्चालन कार्यविधि
  - ❖ फलफुल विरुद्ध उत्पादन पुर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७३  
(पहिलो संशोधन- २०७४)

## ११. आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण

अवधि: २०८१ पौष मसान्तसम्म

विवरण	बिनियोजित बजेट(रु. लाख)	खर्च (रु. लाख)
पूँजीगत तर्फ	३५	०

  
दिलीपा ब्रह्म  
कृषि उद्योग

२५

८०७९/१९९४ रुपये  
पिरलाल डिस्ट्रिक्ट  
डिस्ट्रिक्ट कम्पनी

चालु कार्यक्रम तर्फ(उपभोग र प्रशासनिक समेत)	२४१.३२	६३.०६२
जम्मा	२७६.३२	६३.०६२

१३. सार्वजनिक निकायको बेभसाईट भए सोको विवरण  
- piuramechhap.prmamp.gov.np
१४. सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एंव प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण  
-छैन।
१५. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि  
छैन।
१६. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण।  
-यस अवधिमा परियोजनामा सूचनाको माग भएको छैन।
१७. सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण  
- रामेछापका स्थानीय पत्रपत्रिकामा प्रकाशन भएको र स्थानीय रेडियोबाट सूचना प्रसारण भएको ।

विनियोग बोर्ड  
कर्तव्य अधिकारी

३/११  
४०८१/११८८  
विनियोग बोर्ड  
डिप.क्याःजः